



# बनेपा नगरपालिका

## स्थानीय राजपत्र

खण्ड: ५

संख्या: ३

मिति: २०७९।१।२१

### भाग-२

बनेपा नगरपालिका

कार्यस्थलमा हुने योनजन्य दुर्योगहार (निवारण)  
आचार संहिता, २०७८

कार्यपालिकाबाट स्वीकृत मिति: २०७८।१२।१२  
प्रमाणिकरण मिति: २०७८।१२।२१

# कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता, २०७८

कार्यपालिकाबाट स्वीकृत मिति: २०७५। १२। १२

## प्रस्तावना:

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार अन्त गरी उपयुक्त कार्यवातावरणा बनाउन बाझ्छनीय भएकाले, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ को दफा २९ र बनेपा नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्न) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी बनेपा नगरपालिका, नगर कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी जारी गरेको छ ।

## परिच्छेद-१ प्रारम्भिक

### १. सक्षिप्त नाम र प्रारम्भः

- (१) यो आचार संहिताको नाम बनेपा नगरपालिकामा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता, २०८० रहेको छ ।
- (२) यो आचार संहिता स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ ।

### २. परिभाषा:

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचार संहितामा:

- क. "कर्मचारी" भन्नाले बनेपा नगरपालिकामा कार्यरत कर्मचारी वा कामदार सम्भनुपर्छ ।
- ख. "कार्यस्थल" भन्नाले बनेपा नगरपालिका र यस अन्तर्गत रहेका वडा कार्यालय र कार्यालयसंग सम्बन्धित सेवा प्रदान गर्ने इकाईहरूलाई सम्भनु पर्छ ।
- ग. "यौनजन्य दुर्व्यवहार" भन्नाले कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायको कुनै कार्य गरे वा गराएमा यौनजन्य दुर्व्यवहार गरेको सम्भनु पर्छ ।

१. यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा,
२. अश्लील तथा यौनजन्य क्रियाकलापसककग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा,
३. लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा शारीरिक हाउभाउ मार्फत यौनजन्य आशय प्रकट गरेमा,
४. यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा,
५. यौनजन्य आशयले जिस्क्याएमा वा हैरानी दिएमा ।
६. "प्रमुख" भन्नाले कुनै कार्यस्थलको प्रशासनिक वा व्यवसायिक काम कारवाहीको सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति वा सो प्रयोजनका लागि प्रत्यायोजित अधिकार प्रयोग गर्ने अधिकारी सम्भनु पर्छ र सो शब्दले त्यस्तो कार्यस्थलको अन्यत्र शाखा तथा इकाई रहेको भए त्यस्तो शाखा वा इकाईको प्रमुख समेतलाई जनाउँछ ।
७. "सेवाग्राही" भन्नाले कुनै किसिमको सेवा प्राप्त गर्ने उद्देश्यले कार्यस्थलमा उपस्थित व्यक्ति सम्भनु पर्छ र सो शब्दले निजको साथमा कार्यस्थलमा आउने व्यक्ति समेतलाई जनाउँछ ।

## परिच्छेद-२ जनप्रतिनिधिको आचरण

३. जनप्रतिनिधिले कार्यस्थलमा आफ्नो जिम्मेवारी पुरा गर्दा प्रचलित कानूनको अधीनमा रही देहाय बमोजिमको पदीय आचरणको पालना गर्नु पर्ने छ ।
  १. लिङ्गको आधारमा भेदभाव भल्कने कुनै काम गर्न हुदैन ।
  २. लिङ्गको आधारमा कसैको क्षमता माथि औँच आउने गरी कुनै काम गर्ने, नीति कानून वा संरचना बनाउन नहुने ।
  ३. फरक लिङ्गका पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीहरूलाई अस्वस्थ आलोचना गर्ने, कुनै यौनजन्य दुराशय हुनेखालका कुनै काम कारवाही गर्न गराउन नहुने ।

४. लैंडिक हिसा हुने कुनै पनि शब्द, उखानटुकका वा बोलिचालीमा प्रयोग गरिने थेगोको प्रयोग गर्न नहुने ।
५. लैंडिक हिसाका विषयमा शून्यसहनशीलताको नीति लिने ।
६. राजनीतिक आस्था र विचारका आधारमा कसैलाई भेदभाव नगर्ने ।

### परिच्छेद-३

#### कार्यालय प्रमुखको आचरण

##### ४. पदीय मर्यादा कायम गर्नुपर्ने:

१. कार्यालय प्रमुखले कार्यस्थलमा आफ्नो सेवा, शर्त सम्बन्धी प्रचलित कानुनले तोकेको सीमा वा व्यवसायिक आचरणको सीमाभित्र रही पदीय मर्यादा कायम गर्नुपर्नेछ ।
२. कार्यालय प्रमुखले कार्यस्थलमा हुन सक्ने यौनजन्य दुर्व्यवहारको सम्बन्धमा शुन्य सहनशीलताको नीति अबलम्बन गर्नु पर्नेछ ।

##### ५. सम्मानजनक र समान व्यवहार गर्नुपर्ने:

१. कार्यालय प्रमुखले कुनै कर्मचारीलाई जात, जाति, धर्म, भाषा, लिङ्, उमेर, राजनीतिक वा सामाजिक हैसियत, भौगोलिकता, राजनीतिक दृष्टिकोण, पहुँच वा सम्बन्ध, शारीरिक अवस्था, वैवाहिक स्थिति वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी संबैलाई सम्मानजनक र समान व्यवहार गर्नुपर्छ ।
२. कार्यालय प्रमुखले उपदफा (१) मा उल्लेखित कुनै आधारमा कुनै कर्मचारी वा सेवाग्राहीलाई होच्याउने, अपमान हुने वा त्यस्तो कर्मचारीले असहज महसुस गर्ने गरी बोलाउन वा सम्बोधन गर्ने वा गर्न लगाउन हुँदैन ।
३. प्रमुखले कार्यस्थलमा कार्यरत कुनै कर्मचारीलाई यौनजन्य आशयले आफूसँग नजिक राख्ने वा आफूसँग नजिक रहन बाध्य पार्न हुँदैन ।

##### ६. पारदर्शिता कायम गर्नुपर्ने:

१. प्रमुखले आफू कार्यरत कार्य स्थलबाट प्रदान गरिने सेवा सुविधा, त्यस्तो सेवा सुविधा प्रवाह गर्ने तरिका र प्रक्रियामा कुनै कर्मचारी वा सेवाग्राहीलाई भेदभाव नहुने गरी पारदर्शिता कायम गर्नु पर्नेछ ।
२. प्रमुखले यौनजन्य आशयले कुनै कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउन वा उपहार दिन हुँदैन ।

##### ७. सहज सम्पर्कमा रहनु पर्ने:

प्रमुख कार्यस्थलमा रहँदा सबै कर्मचारीको सहज पहुँचमा रहनु पर्छ । प्रमुखले सबै कर्मचारीको गुनासो सुन्ने सरल व्यवस्था मिलाउनु पर्छ ।

##### ८. गोपनीयता कायम गर्नुपर्ने:

प्रमुखले कुनै कर्मचारीले निजमाथि यौनजन्य दुर्व्यवहार भएको भनी गुनासो गरेमा त्यस्तो गुनासो गर्ने वा त्यसरी यौनजन्य दुर्व्यवहार गरेको भनिएको कर्मचारी वा सेवाग्राहीको मान प्रतिष्ठामा आधात नपुग्ने गरी गोपनीयता कायम गर्नुपर्छ ।

##### ९. कर्मचारीसँगको व्यवहार:

प्रमुखले आफ्नो पद वा अधिकारको दुरुपयोग गरी कुनै पनि कर्मचारीसँग देहायको व्यवहार गर्नु हुँदैन:

- क. यौनजन्य आशयले कुनै कर्मचारीको शरीरको कुनै अङ्गमा छुने वा छुने प्रयास गर्न,
- ख. विद्युतीय माध्यम (एस.एम.एस., इमेल, फेसबुक, ट्वीटर वा अन्य त्यस्तै किसिमका सामाजिक संजाल) बाट अशिष्ट, अश्लील शब्द, चित्र, श्रव्य वा दृश्य सामग्री सम्प्रेषण गर्न वा गर्न लगाउन,
- ग. यौनजन्य आशयले कर्मचारीसँग अनावश्यक हिमचिम बढाउन वा जिस्काउन,
- घ. यौनजन्य आशयले कर्मचारीसँग अशिष्ट, अश्लील तथा यौनजन्य कुराकानी गर्न,
- ड. यौनजन्य आशयले कर्मचारीलाई बिना काममा कार्यालय समय अधि वा पछि आफ्नो कार्यकक्षमा राख्न वा बस्न बाध्य पार्न,
- च. यौनजन्य आशयले कर्मचारीलाई कुनै विशेष सेवा सुविधा दिने प्रलोभन देखाउन,
- छ. कुनै कर्मचारीलाई यौनजन्य कार्यको लागि शारीरिक वा मानसिक दवाब दिन वा हैरानी दिन,
- ज. कुनै कर्मचारीलाई होच्याउने वा अपमान हुने खालका शब्दहरू प्रयोग गर्न वा यौनजन्य आशय भलिक्ने गरी कुनै संकेत गर्न वा गर्न लगाउन ।

## परिच्छेद- ४

### कर्मचारीले पालना गर्नुपर्ने आवरण

**१०. अधिकारको दुरुपयोग गर्न नहुने:**

कर्मचारीले कार्यस्थलमा आफूले पद, अधिकार वा शक्तिको दुरुपयोग गरी, कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य क्रियाकलापको प्रस्ताव राख्न हुँदैन।

**११. अश्लील शब्द प्रयोग गर्न नहुने:**

कर्मचारीले कार्यस्थलमा आफुसँग कार्यरत महिला वा अन्य कर्मचारी वा सेवाग्राहीप्रति यौनजन्य दुर्व्यवहार हुने खालका अशिष्ट वा अश्लील शब्द प्रयोग गर्नुहुँदैन।

**१२. परिचयपत्र र पोशाक लगाउनु पर्ने:**

प्रमुख वा कर्मचारीले कार्यस्थलमा रहेदा कार्यालयले उपलब्ध गराएको परिचयपत्र र निर्धारित पोशाक लगाउनु पर्नेछ।

**१३. कार्यस्थलमा उचित दुरी कायम गर्नुपर्ने :**

१. प्रमुख वा कर्मचारीले कार्यस्थलमा कार्यरत रहेदा एक आपसमा शारीरिक वा मानसिक रूपले असहज नहुने गरी उचित दुरी कायम गरी बस्नु पर्नेछ।

२. प्रमुखले कार्यस्थलमा रहने कार्यकक्षको खाका (लैआउट) तयार गर्दा यौनजन्य दुर्व्यवहार निवारणमा सहयोग पुग्ने गरी खुल्ला कोठा, कर्मचारीलाई एक आपसमा शारीरिक वा मानसिक रूपमा असहज नहुने गरी दुरी कायम र सम्भव भएसम्म प्रमुखबाट एकैपटकमा सबैको निगरानी गर्न मिल्ने खालका कार्यकक्ष निर्माण गर्नु पर्नेछ।

**१४. जानकारी गराउनु पर्ने:**

कसैले कार्यस्थलमा कार्यरत कर्मचारी प्रति यौनजन्य दुर्व्यवहार गरेमा वा त्यस्तो व्यवहार गर्न सक्ने संकेत देखेमा सो कुराको तत्काल प्रमुखलाई जानकारी गराउनुपर्नेछ।

**१५. प्रयत्नशील रहनुपर्ने:**

कर्मचारीहरु कार्यस्थलमा हुने वा हुन सक्ने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्न सधै प्रयत्नशील रहनुपर्नेछ।

## परिच्छेद- ५

### सेवाग्राहीले पालना गर्नुपर्ने आवरण

**१६. यौनजन्य दुर्व्यवहार हुने खालका गतिविधि गर्न नहुने:**

सेवाग्राहीले आफूले प्राप्त गर्ने सेवा सुविधासँग सम्बन्धित कार्यस्थलमा कार्यरत प्रमुख वा कर्मचारीहरु प्रति यस आचारसंहिता विपरित हुने गरी यौनजन्य आशयले जिस्काउन, यौनजन्य शब्द वा संकेत प्रयोग गर्न वा कार्यालयको ल्यापटप, कम्प्युटर र अन्य विधुतीय सामाग्रीमा अशिल्ल चित्र, चलचित्र वा तस्वीर देखाउन वा अन्य कुनै किसिमले अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार लगायतका यौनजन्य दुर्व्यवहार हुने खालका कुनै प्रकारका गतिविधि गर्न वा गराउन हुँदैन।

**१७. अनावश्यक हैरानी दिन नहुने:**

१. सेवाग्राहीले आफूलो कामसँग सरोकार भएको विषयमा बाहेक कार्यस्थलमा कार्यरत कर्मचारीसँग यौनजन्य आशयले अनावश्यक गफ गर्ने, कर्मचारीको काममा बाधा पुग्ने, कर्मचारीलाई असहज अनुभव हुने खालका गतिविधि गर्न हुँदैन।

२. सेवाग्राहीले सम्बन्धित कर्मचारीको अनुरोधमा आफै उपस्थित भएर सेवा लिनुपर्ने अवस्थामा बाहेक कुनै पनि कर्मचारीको छेउमा गएर उभिने, बस्ने, कर्मचारीको शरीरको कुनै अङ्गमा छुने वा कुनै प्रकारले मानसिक तनाव दिने खालका गतिविधि गरी हैरानी दिने काम गर्न वा गराउन हुँदैन।

**१८. गुनासो / उज्जुरी गर्नुपर्ने:**

सेवाग्राहीले कार्यस्थलमा कुनै कर्मचारीले आफुसँग यस आचारसंहिता विपरित हुने गरी कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा वा गर्न खोजेमा त्यसको जानकारी तुरुन्त प्रमुखलाई लिखित वा मौखिकरूपमा दिनु पर्नेछ।

## परिच्छेद- ६

### विविध

**१९. यौनजन्य क्रियाकलापलाई प्रोत्साहन दिन नहुने:**

कसैले पनि कार्यस्थलमा यौनजन्य क्रियाकलापलाई दुरुत्साहन गर्ने खालका गतिविधिलाई प्रोत्साहन दिनु हुँदैन।

**२०. सूचना वा पोष्टर लगाउनुपर्ने:**

प्रमुखले कार्यस्थल परिसर, मुख्य प्रवेशद्वार वा कार्यस्थलभित्र सबैले देख्ने

स्थानमा यौनजन्य दुर्व्यवहार निवारणमा सहयोग पुग्ने खालका सचेतनामूलक सूचनाबोर्ड वा पोष्टर लगाउनु पर्नेछ ।

२१. **सेवाग्राहीको लागि प्रतिक्षास्थलको व्यवस्था गर्नुपर्ने:**  
प्रमुखले कार्यस्थल परिसरभित्र उपयुक्त स्थानमा सेवाग्राहीको लागि प्रतिक्षास्थलको व्यवस्था गर्नुपर्नेछ ।

२२. **सुरक्षा व्यवस्था मिलाउनुपर्ने:**  
प्रमुखले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणको लागि सवारी साधनको प्रयोग, कार्यालयको भौतिक अवस्था, कामको प्रकृति, कर्मचारीको संख्या, सेवाग्राहीलाई प्रदान गर्ने सेवा, सुविधा र उपलब्ध स्रोतसाधन समेतको आधारमा आवश्यक सुरक्षा व्यवस्था मिलाउनु पर्नेछ ।

२३. **लैंगिक संवेदनशील भाषाको प्रयोग:**  
कार्यस्थलमा कर्मचारी र सेवाग्राहीहरूले लैंगिक संवेदनशील भाषाको प्रयोग गर्नुपर्नेछ ।

२४. **कार्यकक्षमा सि.सि.टि.भि.को प्रयोग:**  
कार्यस्थलमा कर्मचारी र सेवाग्राहीहरूले कार्यकक्षमा सि.सि.टि.भि.को प्रयोग गर्नुपर्नेछ ।

२५. **अनुगमन गर्नुपर्ने:**  
प्रमुखले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार हुन नदिन र यौनजन्य दुर्व्यवहार निवारणको लागि लागू गरिएको आचार संहिता पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नुपर्नेछ ।

२६. **गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने:**  
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणको लागि कार्यालयको उपयुक्त स्थानमा गुनासो पेटिकाको व्यवस्था गरी प्रत्येक पन्द्र दिनमा उजुरी पेटिका खोल्नुपर्ने र प्राप्त उजुरीहरू माथि प्रमुखले नियमानुसार कारबाही गर्नुपर्नेछ ।

२७. **आचारसंहितालाई सबैले देख्ने ठाउँमा राख्ने:**  
कार्यालयले लैंड्रिक हिसा निवारण सम्बन्धी आचारसंहिता अद्यावधिक गर्न, प्रकाशन गर्न र फ्लेक्स प्रिन्टमा लेख्ने कार्यालयमा राख्न सक्नेछ ।

२८. **बाधाअड्काउ फुकाउने:**  
यो आचारसंहिता कार्यान्वयनका क्रममा कुनै बाधाअड्काउ परेमा कार्यपालिकाले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।

आज्ञाले,  
शिव प्रसाद हुमेगाई  
प्रमुख प्रशासकीय अधिकृत